



# Global IME Bank

ग्लोबल आइएमई बैंक लि. (नेपाल राष्ट्र बैंकबाट "क" वर्गको इजाजत पत्र प्राप्त संस्था)

## CORPORATE ACCOUNT OPEN FORM

### संस्थागत खाता खोल्ने फारम

Date मिति

Customer ID

The Branch Manager

Account number

श्री शाखा प्रबन्धकज्यू

ZZ number

Global IME Bank Limited

ग्लोबल आइएमई बैंक लिमिटेड,

Branch/शाखा

Please open an account in your bank with following details.

कृपया यस बैंकमा निम्नानुसारको खाता खोल्दिनु होला।

Account Type खाताको किसिम  Current चल्ती  Call कल  Fixed मुद्दती  Currency मुद्रा  NPR नेपाली रु.  USD अमेरिकी डलर  Others अन्य

Name of Institution संस्थाको नाम

Type of Institution संस्थाको प्रकार  Proprietorship एकल स्वामित्व  Partnership साझेदारी  Company कम्पनी  Joint Venture जे.भी.  Others अन्य

Type of Transaction कारोबारको प्रकार  Manufacturing उत्पादन  Trading व्यापार  Service सेवा  Others अन्य

Registration Details दर्ता विवरण Registration No दर्ता नं.  Date of Registration दर्ता मिति   
Office of Registration दर्ता भएको कार्यालय

PAN/TAN Type लेखा नं.  Permanent स्थायी  Temporary अस्थायी  No. नं.

Jurisdiction कार्यक्षेत्र

Location of Head Office मुख्य कार्यालय रहेको स्थान  No. of Branches शाखा कार्यालयको संख्या

Estimated Yearly Transaction Amount(NPR) वार्षिक अनुमानित कारोबार रकम(ने.रु.)

Last Audited Fiscal Year लेखा परीक्षण भएको पछिल्लो आर्थिक वर्ष  /

Please mention if you have other accounts with Global IME Bank Limited यदि यस बैंकमा तपाईंको अन्य खाता भए उल्लेख गर्नुहोस्।

### Registered Address दर्ता हुदाको ठेगाना

House No. घर नं.  Street टोल  Ward No. वार्ड नं.

Municipality/VDC नगरपालिका/गा.वि.स.  District जिल्ला

Phone No. फोन नं.  Fax No. फ्याक्स नं.

Website वेबसाइट  E-mail: इ-मेल

### Communication Address पत्राचार गर्ने ठेगाना

House No. घर नं.  Street टोल  Ward No. वार्ड नं.

Municipality/VDC नगरपालिका/गा.वि.स.  District जिल्ला

Phone No. फोन नं.  Fax No. फ्याक्स नं.

Website वेबसाइट  E-mail: इ-मेल

**Details of Directors, Account Operators and Chief Executive Officer / सञ्चालक समितिका सदस्यहरू, खाता सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतको विवरण**

| S.N.<br>क्र.सं. | Designation<br>पद | Full Name<br>नाम, थर | Permanent Address<br>स्थायी ठेगाना | Current Address<br>हालको ठेगाना | Phone/Mobile No.<br>फोन/मोबाइल नं. |
|-----------------|-------------------|----------------------|------------------------------------|---------------------------------|------------------------------------|
| 1               |                   |                      |                                    |                                 |                                    |
| 2               |                   |                      |                                    |                                 |                                    |
| 3               |                   |                      |                                    |                                 |                                    |
| 4               |                   |                      |                                    |                                 |                                    |
| 5               |                   |                      |                                    |                                 |                                    |

**Personal Details of above mentioned Directors, Account Operators and Chief Executive Officer (in order as above):**

माथि उल्लेखित सञ्चालक समितिका सदस्यहरू, खाता सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतको व्यक्तिगत विवरण (माथिको क्रमअनुसार)

| S.N.<br>क्र.सं. | Full Name<br>नाम, थर | Name of Spouse<br>पति/पत्नीको नाम | Name of Father<br>बाबुको नाम | Name of Grandfather<br>बाजेको नाम | E-mail<br>इ-मेल |
|-----------------|----------------------|-----------------------------------|------------------------------|-----------------------------------|-----------------|
| 1               |                      |                                   |                              |                                   |                 |
| 2               |                      |                                   |                              |                                   |                 |
| 3               |                      |                                   |                              |                                   |                 |
| 4               |                      |                                   |                              |                                   |                 |
| 5               |                      |                                   |                              |                                   |                 |

Please ask for additional sheet if necessary / विवरणको लागि ठाउँ नपुगेमा अतिरिक्त कागज माग्नु होला ।

Account Operation  Singly  Jointly  Special Instruction   
खाता सञ्चालन सम्बन्धी  एकल  एकल  विशेष निर्देशन

Statement Instruction  Collect  E-mail  
खाताको विवरण  आफैले बुझ्ने  इ-मेल मार्फत्

I/We have read your Bank's conditions for conduct of account and I/We agree to abide by the Bank's rules. I/We agree to comply with the prevalent rules of the Bank in force from time to time reading conduct of the account and agree to abide by them. All required documents are enclosed herewith.

मैले/हामीले यस खाता खोल्ने तथा सञ्चालन गर्ने सम्बन्धी शर्त तथा बन्देजहरू पढे/पढ्यौं र बैंकको नियमहरू पालना गर्न मेरो/हाम्रो मञ्जुरी छ। खाता सञ्चालन सम्बन्धमा बैंकले प्रचलनमा ल्याउने नियमहरूलाई स्वीकार गर्न तथा पालना गर्न मेरो/हाम्रो मञ्जुरी छ। आवश्यक सम्पूर्ण कागजातहरू यसैसाथ संलग्न छन्।

Name / नाम

Authorized Signature / आधिकारिक दस्तखत

|  |  |
|--|--|
|  |  |
|  |  |
|  |  |
|  |  |
|  |  |

## Introduction परिचय

I/We confirm the identity, occupation and address of the applicant(s). निवेदकहरूको परिचय, पेशा, ठेगाना दुरुस्त छ भनी प्रमाणित गर्दछु।

Name नाम

Account No. खाता नं.  -  -  -

Signature दस्तखत

## Signature Specimen / दस्तखत नमूना

Account Operation खाता सञ्चालन  Single एकल  Any two दुई मध्ये एक  Joint संयुक्त  Others अन्य

Special instruction विशेष निर्देशन

| Name नाम         |                     | Name नाम         |                     |
|------------------|---------------------|------------------|---------------------|
| Signature दस्तखत | Photo/Seal फोटो/छाप | Signature दस्तखत | Photo/Seal फोटो/छाप |
|                  |                     |                  |                     |
| Name नाम         |                     | Name नाम         |                     |
| Signature दस्तखत | Photo/Seal फोटो/छाप | Signature दस्तखत | Photo/Seal फोटो/छाप |
|                  |                     |                  |                     |

Scanned by:   
Date:

Approved by:   
Date:

Scan Verified by:   
Date:

## Location Map of the Office / कार्यालयको नक्सा

The nearest landmark is  which is  meters away from the registered office.

नजिकैको प्रसिद्ध स्थान  मेरो रजिस्टर्ड कार्यालय रहेको स्थानदेखि  मिटर टाढा छ।

I/We have submitted the following documents along with this form (please ✓ tick)

मैले/हामीले यसै फारामसाग निम्न कागजातहरू पेश गरेको छु/गरेका छौं (कृपया चिन्ह ✓ लगाउनुहोस्)

- Two recent passport size Photos of all partners/directors/executive members and account operators. सम्पूर्ण साभेदार/सञ्चालक/कार्यकारी समितिको सदस्यहरू तथा खाता सञ्चालकहरूको हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो।
- Registration certificate. दर्ता प्रमाणपत्र।
- PAN/VAT certificate. स्याई लेखा नं. वा मूल्य अभिवृद्धि गरेको प्रमाणपत्र।
- Minute decision regarding opening and operation of account. खाता खोल्न तथा सञ्चालन गर्नको लागि भएको माइन्ट निर्णय।
- Copy of citizenship certificate or valid passport of partners/directors/executive members and account operators. सम्पूर्ण साभेदार, सञ्चालक, कार्यकारी समितिका सदस्यहरू तथा खाता सञ्चालकहरूको नागरिकता वा वैध राहदानीको छविचित्र।
- MOA & AOA/Partnership Deed/Constitution/By-Laws. प्रबन्धपत्र तथा नियमावली/साभेदारी कबुलियतनामा/विधान।
- Audited financial statement of last audited Fiscal Year. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण।

If audited financial not submitted, reason  
वित्तीय विवरण संलग्न नभएमा, कारण

Authorized Signature(s) / आधिकारिक दस्तखत(हरू)

### For Bank's Use Only

|   |   |                             |
|---|---|-----------------------------|
| Account opened date<br>DD-MM-YYYY   | Documentation completed<br><input type="checkbox"/> Yes <input type="checkbox"/> No | Account opening approved by |
| Identification copies verified against originals <input type="checkbox"/> Yes <input type="checkbox"/> No | Introduction confirmed<br><input type="checkbox"/> Yes <input type="checkbox"/> No  | Designation:<br>Date:       |

### Terms and Condition / शर्त र बन्देजहरू

- The laws and regulations of Nepal and customs and procedures common to banks in Nepal shall apply to and govern the conduct of accounts opened with the bank, खाता सञ्चालन प्रचलित नेपाल कानून, नियम, निर्देशन तथा बैकिङ्ग प्रचलन अनुसार हुनेछ।
- The account holders can only withdraw sums from his/her/their account by means of cheques and other means acceptable to the Bank for that particular account. खातावालाले बैंकले उपलब्ध गराएको चेक तथा बैंकले प्रदान गरेको तथा बैंकलाई स्वीकार्य अन्य माध्यम प्रयोग गरेर मात्र आफ्नो खाताबाट रकम फिक्न सक्नेछ।
- Cheques should be fully signed as per the specimen signature(s) supplied to the bank and any alteration in the cheque must be authenticated by the drawer's full signature. चेकमा बैंकलाई प्रदान गरिएको दस्तखत नमूना अनुसारको हस्ताक्षर हुनुपर्ने छ र चेकमा कुनै फेरवदल भएमा फेरवदल भएको ठाउँमा सोही अनुसार हस्ताक्षर गरेको हुनुपर्ने छ।
- Post dated, stale and mutilated cheques shall not be paid. Cheques bearing a date 6 months before the date of presentation are considered as stale cheques and future dated cheques are considered post dated cheques. भविष्यको मितिमा खिचिएको, म्याद सकिएको र विग्रिएको चेकको भुक्तानी हुने छैन। चेक खिचेको मिति ६ (छ) महिना भन्दा अघिको भएमा म्याद सकिएको र चेक खिचिएको मिति पेश गरिएको मिति भन्दा पछिको भएमा भविष्यको मितिमा खिचिएको चेक ठहर्छ।
- Cheques issued by the bank is the responsibility of account holder to keep them in safe custody at all times. The account holder should immediately notify the bank if such instruments are stolen or lost. The bank shall register a written instruction from the account holder to stop payment on account of any instrument issued. The bank shall not be liable for any loss due to payment on account of any lost or stolen instrument if the payment is made prior to receipt of such instruction or unless bank has at-least two hours time available to act on the request. बैंकले उपलब्ध गराएको चेक जुनसुकै समयमा पनि सुरक्षापूर्वक राख्नु खातावालाको कर्तव्य हो। उल्लेखित साधनहरू हराए वा चोरी भएमा तुरुन्त बैंकलाई खबर गर्नु पर्ने छ। यस्तो जानकारी प्राप्त भए पछि बैंकले खबर गरिएका साधनबाट रकम फिक्न नपाइने जनाई उपलब्ध गराएको जानकारी अभिलेख गर्ने छ तर जानकारी अभिलेख गराउनु पूर्व र जानकारी अभिलेख गराएको २ घण्टा सम्म हराएको वा चोरिएको साधन प्रयोग गरी भुक्तानी भएको रहेछ भने बैंक जवाफदेही हुनेछैन।
- The bank shall take due care to see that credit and debit entries are correctly recorded in accounts. In case of any error, the bank shall be within its rights to make the correct adjusting entries without notice and recover any amount due from the account holders. The bank shall not be held liable for any damage or loss due to such errors. खातावालको खातामा रकम जम्मा भएको र फिक्केको अभिलेख दुरुस्त गर्न बैंकले उचित सावधानी अपनाउनेछ तर रकम फिक्केको/जम्मा गरेको अभिलेख गलत हुन गएमा खातावालको पूर्व सूचना विना नै बैंकले अभिलेख सच्चाइ दुरुस्त गर्न सक्नेछ। साथै खातावालले बैंकलाई रकम बुझाउन पर्ने भएमा बैंकले खातावालको खाताबाट असुल उपर गर्न सक्नेछ। यी कार्यबाट भएको हानी नोक्सानी प्रति बैंक जवाफदेही हुने छैन।

Authorized Signature आधिकारिक दस्तखत

7. Any change in the address of account holders should be immediately communicated to the bank. The post office and other agents for delivery shall be considered agents of the account holders for all delivery of letters, remittance etc. and no responsibility shall be accepted by the bank for any loss due to delay or non delivery. खातावालले आफ्नो ठेगानामा कुनै परिवर्तन भएमा तुरुन्त बैंकलाई सूचित गर्नुपर्ने छ। खातावाललाई बुझाउनुपर्ने कुनै पत्र, तथा कागजात हुलाक वा अन्य माध्यमबाट पठाइनेछ र यसरी पठाइएको कागजात/पत्र खातावालले ढिलो प्राप्त गरेमा वा प्राप्त नगरेमा हुने क्षतिप्रति बैंक जवाफदेहि हुने छैन।
8. The bank reserves the right to refuse to open or to close without prior notice any account which, in its opinion, is not being satisfactorily operated or for any other reasons whatsoever which shall not be incumbent on the bank to disclose to the account holders. कसैको खाता खोल्न इन्कार गर्ने र पूर्व सूचना विना बन्द गर्ने अधिकार बैंकमा रहने छ र यसको कारण उल्लेख गरिरहन बैंक बाध्य हुने छैन।
9. The funds in an account would be considered by the bank to be security for all the obligations at present or in future of the account holder to the bank and in the event of the dishonor of such obligations the bank is entitled to utilize such funds against the obligations of the account holder to the bank without notice to the account holder. खातावालको खातामा रहेको रकम खातावालाको बैंकप्रतिको हालको र भविष्यको दायित्वको लागि सुरक्षण मानिनेछ र यस्ता दायित्वहरूको पालना खातावालले नगरेमा खातावाललाई सूचना नदिइकनै खातामा रहेको रकमबाट यस्ता दायित्वहरूको पूर्ति गरिनेछ।
10. Statements of account shall be provided on a monthly basis as stated above under the provision of Statement Instruction unless otherwise advised or in such frequency as the bank may determine from time to time. Statements to the agent of account holders shall be provided only after obtaining authority from the authorized signatory/ies. A fee according to the banks prevalent schedule of charges shall be levied for each duplicate statement. Periodic statements of account shall be considered correct unless the bank receives a verified submission to the contrary in writing acceptable to the bank from the customer within 15 days from dispatch of statement. खातावालले अन्यथा अनुरोध गरेमा वा समय-समयमा बैंकले तोकेकोमा बाहेकका खाताको कारोबारको विवरण खातावाललाई माथि उल्लेखित खाताको विवरण सम्बन्धी अनुरोध अनुसार मासिक रूपमा उपलब्ध गराउनेछ। खातावालको अधिकार प्राप्त गरेको व्यक्तिलाई खातावालको स्वीकृती लिएर मात्र कारोबारको विवरण प्रदान गरिनेछ। खाताको विवरण एउटा भन्दा बढि आवश्यक परेमा बैंकले समय समयमा तोकेको शुल्क लिई उपलब्ध गराउने छ। यस्तो विवरण उपलब्ध गराएको १५ दिनभित्र खातावालले लिखित रूपमा अन्यथा नजनाएमा विवरण सही भएको मानिने छ।
11. If there is no transaction in the account for a specified period as per bank's rule, the account shall become dormant. The account operators shall be required to be present in person or appoint an agent and make a written request to the bank to reactivate the account. तोकिएको समयभन्दा बढी समयसम्म खाताबाट कारोबार नभएमा खातावाल स्वयं वा एजेण्ट मार्फत बैंकमा उपस्थित भै लिखित रूपमा खाता सञ्चालनको लागि अनुरोध नगरेसम्म खाता सञ्चालन हुने छैन।
12. Closing requests along with the unused cheque book provided by the bank in relation to the account has to be submitted to close the account. Account closing charge shall be levied as per the banks prevailing schedule of charges. खाता बन्द गर्न परेमा उपलब्ध गराएको मध्ये बाँकी चेकहरू संलग्न गरी लिखित रूपमा अनुरोध गर्नुपर्ने छ। खाता बन्द गर्ने शुल्क बैंकले समय समयमा तोके बमोजिमको हुनेछ।
13. Accounts may be automatically closed if they carry a nil balance for more than 6 months and there appears to be no reason to continue maintaining the same. छ महिनाभन्दा बढि समयसम्म खातामा कुनै रकम नरहेमा स्वतः खाता बन्द गर्न सकिने छ।
14. The account shall be subject to commission and/or service charge(s) for the service availed from the bank as per the banks prevalent schedule of charges. बैंक खाता सञ्चालन गरी बैंकबाट सेवा प्राप्त गरेबापत समय-समयमा तोके बमोजिमको सेवा शुल्क/कमिशन बैंकले खाताबाट कट्टा गरी लिनसक्ने छ।
15. If conflicting instructions are issued by any of the signatories, the bank may stop the operation of the account until the dispute is resolved to the satisfaction of the bank. The customer shall be both jointly and severally liable for the payment of any charges together with interest thereon. खाता सञ्चालकले बैंकलाई कुनै विवादित र अस्पष्ट निर्देशन दिएमा र बैंकलाई मान्य हुने गरी यस्तो विवाद वा अस्पष्टताको समाधान नभएसम्म बैंकले खाता सञ्चालन गर्न रोक्न सक्ने छ। यस सम्बन्धमा कुनै शुल्क लागेमा खातावालहरू व्यक्तिगत र सामूहिक रूपमा जिम्मेवार हुनेछन्।
16. The bank shall have no liability or responsibility for loss or damage incurred to the account holder(s) in the event of any failure, interruption or delay in performance of any instruction resulting from breakdown, failure or malfunction of any telecommunications or computer system or from any circumstances resulting from acts of God whatsoever not reasonably under the banks control. दुरसञ्चार, कम्प्युटर वा अन्य प्राविधिक गडबडी वा दैवी बिपती आदिको कारणबाट खातावालको कुनै निर्देशन पालना गर्न रोक भएमा वा गडबडी वा ढिलासुस्ती भएमा खातावाललाई पुनर्गणनाको क्षती वा नोक्सानीका लागि बैंक जवाफदेही हुने छैन।
17. The bank shall make endeavors to preserve the secrecy of the account. Nevertheless the bank shall disclose any information as required by investigating or authority, provided the bank believes it is obliged to release such information according to the law. बैंकले खातावालको कारोबारको गोपनियता कायम राख्न सतर्कता अपनाउने छ। तर अख्तियार प्राप्तबाट छानबिनको क्रममा माग गरेकोमा वा कानून बमोजिम विवरण उपलब्ध गराउन यसले कुनै बाधा पार्ने छैन।

18. Interest shall be calculated to the depositor's account as per the bank's policy as per Nepali calendar and credited on a quarterly basis or as directed by NRB from time to time. Interest payment is subject to Government tax. खातावालको खातामा बैंकको नियम बमोजिम नेपाली पात्रो अनुसार व्याज गणना गरी त्रैमासिक रुपमा वा समय-समयमा प्राप्त नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार जम्मा गरिनेछ। यसरी गणना भएको व्याजमा तोकिएको कर कट्टा गरिनेछ।
19. The rate of interest payable on the account shall be published in a national daily from time to time and the rate is subject to change without prior notice. बैंकले प्रदान गर्ने व्याजदर समय-समयमा बैंकले कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नेछ। बैंकले यस्तो व्याजदर खातावाललाई पूर्व सूचना विना नै परिवर्तन पनि गर्न सक्नेछ।
20. The bank reserves the right to alter any or all the terms and conditions specified above without prior notice and such altered or additional rules shall thereafter be immediately deemed to be binding on all account holders. खातावाललाई पूर्व सूचना नदिएकनै माथि उल्लेखित कुनै शर्त तथा बन्देजहरू परिवर्तन गर्ने अधिकार बैंकमा निहित रहनेछ। यसरी परिवर्तित वा थप गरिएको शर्त तुरुन्त प्रचलनमा आएको मानिनेछ र खातावाललाई लागू हुनेछ।

#### Declaration उद्घोषण

1. I/we hereby confirm that the information given in the application form is true and correct.  
म/हामीले यस फारममा उपलब्ध गराइएको सूचना तथा जानकारीहरू सत्य र ठिक छ भनि पुष्टि गर्दछौं/छु।
2. The Banks conditions for open/conduct of account have been read and I/we agree to abide by the terms & conditions.  
यस खाता खोल्ने तथा सञ्चालन गर्ने सम्बन्धी बैंकको शर्त तथा बन्देजहरू पढे/बुझे। यी शर्त तथा बन्देजहरूको पालना गर्न स्वीकृति जनाउँदछु/छौं।
3. I/We agree to comply with the rules of the bank in force from time to time regarding open/conduct of account and agree to abide by them.  
बैंक खाता खोल्ने तथा सञ्चालन सम्बन्धमा बैंकले समय-समयमा लागू गर्ने नीति तथा निर्देशनहरू म/हामीलाई मान्य हुनेछन्।
4. All required documents are enclosed herewith. सबै आवश्यक कागजातहरू यसै साथ संलग्न छन्।

Authorized Signature आधिकारीक दस्तखत